



गोसाईकुण्ड गाउँपालिका रसुवा

स्थानीय राजपत्र

खण्ड:- ०२ संख्या:- ९ मिति:- २०७७/३/११

भाग -२

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७

प्रस्तावना: कोरोना भाइरस (कोभिड १९) को संक्रमणको पहिचान रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन वाञ्छनीय भएकोले गोसाईकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी गाउँकार्यपालिकाको मिति २०७७/३/११ को निर्णय अनुसार यो कार्यविधि स्वीकृत गरि लागु गरिएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** यस कार्यविधिको नाम “कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७” रहेको छ । गोसाईकुण्ड गाउँकार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिदेखि यो कार्यविधि लागु हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
(क) “उपचार” भन्नाले कोभिड-१९ को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी स्वास्थ्य सेवा सम्झनु पर्छ ।
(ख) “कोभिड-१९” भन्नाले SARS-COV-2 भाइरसले गर्ने संक्रमणबाट मानिसलाई हुने रोग सम्झनु पर्छ ।

(ग) “प्रयोगशाला” भन्नाले राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला वा कोभिड-१९ को परीक्षण गर्न योग्य प्रयोगशाला सम्झनु पर्छ ।

(घ) “जोखिम भत्ता” भन्नाले कोभिड-१९ को संक्रमणको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको जनशक्तिलाई यस कार्यविधि बमोजिम प्रदान गरिने भत्ता सम्झनु पर्छ ।

(ङ) “गाउँपालिका” भन्नाले गोसाईकुण्ड गाउँपालिका र गाउँकार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ ।

(च) “जनशक्ति” भन्नाले कोभिड-१९ को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न देहाय बमोजिमका जनशक्ति सम्झनु पर्छ:-

१. चिकित्सक,

२. नर्स

३. पारामेडिक्स

४. प्रयोगशालाकर्मी

५. सरसफाइमा संलग्न कर्मचारी

६. प्रशासनिक क्षेत्रमा काम गर्ने र सहयोगी अन्य कर्मचारी

७. कार्यालय प्रमुखले कोभिड-१९ को संक्रमणको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको भनी प्रमाणित गरेको कर्मचारी ।

३. जोखिम भत्ता प्राप्त गर्न सक्ने: कोभिड-१९ को संक्रमणको उपचारमा संलग्न देहाय बमोजिमका काममा खटिएका जनशक्तिले जोखिम भत्ता प्राप्त गर्न सक्नेछन :-

(क) देहाय बमोजिमका हेल्थ डेस्कमा कार्यरत जनशक्ति :-

(१) रसुवागढी हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी,

(२) स्थलगत स्थानीय नाकामा खडा गरिएका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरु,

(३) गोसाईकुण्ड गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयमा आवश्यक ठानी विभिन्न स्थानमा खडा भएका हेल्थ डेस्कमा खटिएका जनशक्तिहरु ।

(ख) देहाय बमोजिमका क्वारेन्टाइनमा कार्यरत जनशक्ति :-

(१) नेपाल सरकारले विदेशबाट उद्धार गरी ल्याएका व्यक्तिहरुको हेरचाह तथा निगरानीका लागि नेपाल सरकारबाट खडा गरिएका क्वारेन्टाइन,

(२) कोभिड-१९ संक्रमण हुन सक्ने शंका गरिएका विभिन्न देश, छिमेकी मुलुकहरुका विभिन्न नाकाबाट नेपाल प्रवेश गरी यस गाउँपालिकामा प्रवेश गरेका र नेपालका अन्य जिल्लाबाट यस गाउँपालिकामा प्रवेश गरेका सबै स्वदेशी तथा विदेशी

नागरिकलाई राख्नका लागि गोसाईकुण्ड गाउँपालिका तथा अन्तर्गत विभिन्न वडाहरूमा खडा गरिएका क्वारेन्टाइन,

(ग) देहाय बमोजिमका कार्यमा संलग्न जनशक्ति :-

(१) संक्रमण भएको शंका गरिएका व्यक्तिलाई शुरू परीक्षण (स्क्रिनिंग) गर्न, नमूना संकलन गर्न, फिबर (ज्वरो) क्लिनिक सञ्चालन गर्न र सो कार्यमा सहयोग पुराउन खटिएका,

(२) संक्रमण भई उपचारमा रहेको व्यक्तिको उपचारमा खटिएका र संक्रमण भएका व्यक्तिलाई आइसोलेसनमा राखेको अवस्थामा त्यस्तो आइसोलेसन बेड तथा वार्डमा खटिएका,

(३) कोभिड-१९ को संक्रमणको शंकास्पद व्यक्तिको स्वावको प्रमाणीकरण, प्याकिड, ढुवानी जस्ता काम गर्ने जनशक्ति,

(४) कोभिड-१९ का बिरामीसँग सम्पर्कमा आएकाहरूको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) मा खटिएका स्वास्थ्यकर्मी ।

(घ) यस कार्यविधि बमोजिमको कार्यको अनुगमन मूल्याङ्कन लगायतका प्रशासनिक कार्य गर्न तोकिएका जनशक्ति ।

४. विवरण तथा कागजात संलग्न गर्नपर्ने: (१) जोखिम भत्ता प्राप्त गर्नका लागि पुष्टयाई सहितको देहाय बमोजिमका विवरण तथा कागजात संलग्न गरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ :-

(क) दफा ३ बमोजिमको कार्य गर्नको लागि खटिएको स्थानमा कार्य गरेको प्रमाणित हाजिरी।

(ख) क्वारेन्टाइनको हकमा सम्भावित व्यक्ति क्वारेन्टाइनमा बसेको विषय पुष्टयाई गर्ने विवरण ।

(ग) फिबर (ज्वरो) क्लिनिकको हकमा फिबर क्लिनिक संचालन गरेको प्रमाण तथा फिबर क्लिनिकमा चेकजाँच गरेको व्यक्तिको विवरण ।

(घ) उपचारमा संलग्न जनशक्तिको हकमा शुरू परीक्षण गरेका, आइसोलेसनमा राखेका तथा संक्रमणको पुष्टि भई उपचार गरेका बिरामीको विवरण ।

(ङ) प्रयोगशाला परीक्षणमा संलग्न जनशक्तिको हकमा नमूना संकलन गरिएको तथा प्रयोगशाला परीक्षण गरिएको व्यक्तिको विवरण ।

५. जोखिम भत्ता वापत प्राप्त हुने रकम भुक्तानी गर्ने कार्यालय:- कोभिड-१९ संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न जनशक्तिलाई जोखिम भत्ता बापत यस कार्यविधि बमोजिम प्राप्त हुने रकम गोसाईकुण्ड गाउँकार्यपालिकाको कार्यालयबाट प्राप्त हुनेछ ।
६. जोखिम भत्ता: देहायको जनशक्तिलाई देहाय बमोजिम जोखिम भत्ता उपलब्ध गराइनेछ:-
- (क) संक्रमणको शंका लागि आइसोलेसनमा राखिएको व्यक्तिहरूको व्यवस्थापनमा खटिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरूको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकालागेको र संक्रमण पुष्टि भएका बिरामीको नमूना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ७५ प्रतिशत,
- (ख) कोभिड-१९ को परीक्षण गर्ने प्रयोगशालामा कार्यरत जनशक्तिमध्ये प्रत्यक्ष रूपमा परीक्षण तथा प्रमाणीकरणमा संलग्न जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ७५ प्रतिशत,
- (ग) कोभिड-१९ को महामारी शुरु भइसके पछि स्थापना भएका हेल्थ डेस्कहरूमा खटिएका जनशक्ति, क्वारेन्टाइनमा खटिएका जनशक्ति तथा प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको नमूना प्याकिङ तथा ओसारपसारमा संलग्न जनशक्ति तथा आइसोलेसनमा राखिएको र संक्रमण पुष्टि भई उपचाररत बिरामीहरूको ओसारपसारमा संलग्न सवारी साधनमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ५० प्रतिशत,
७. अनुगमन तथा मूल्यांकन गर्नपर्ने: यस कार्यविधि बमोजिमको कार्य भए नभएको र जोखिम भत्ताको सही व्यवस्थापन भए नभएको सम्बन्धमा गाउँपालिकाको अध्यक्ष र गाउँकार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट निरन्तर अनुगमन तथा मूल्यांकन गर्नुपर्नेछ ।
८. बाधा अड्काउ फुकाउन सकिने: यस कार्यविधिको कार्यन्वयनको क्रममा कुनै बाधा अड्काउ आएमा गाउँकार्यपालिकाले निर्णय गरी फुकाउन सक्नेछ ।

आज्ञाले

देवीलाल सापकोटा

प्रमुख प्रशासकीय अधिकृत